

२०७६ साल श्रावण १६ गते बिहिवार दिनको ३:०० बजे बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय—

१. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको माननीय मुख्यमन्त्रीज्यूको वैदेशिक भ्रमण (संयुक्त अधिराज्य) स्वीकृतिका लागि नेपाल सरकारमा अनुरोध गर्ने।
२. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रदेश विकास प्राधिकरण सम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने।
३. आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रदेश सशर्त अनुदान सम्बन्धी कार्यविधि, २०७६ र प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०७५ तथा प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि, २०७५ को पहिलो संशोधन देहाय बमोजिम स्वीकृत गर्ने।
 - क. प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०७५ मा संशोधन पेश भएको दफा ४ को उपदफा (३) को सट्टा संशोधनका लागि प्रस्तावित उपदफा (३) मा रहेका "सत्तरी प्रतिशतसम्म" भन्ने शब्दहरूको सट्टा "साठी प्रतिशतसम्म" भन्ने शब्दहरू राख्ने।
४. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको केही प्लाष्टिकजन्य पदार्थ नियन्त्रण गर्न बनेको विधेयक मस्यौदा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिने।
५. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको औद्योगिक व्यवसाय विकास प्रतिष्ठान स्थापना र संचालन गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयको सहमति लिई स्वीकृति दिने।
६. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको घरेलु तथा साना उद्योग कार्यालय स्थापना र संचालन गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयको सहमति लिई स्वीकृति दिने।
७. भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आ.व २०७५/७६ मा भुक्तानी हुन छुट भएको रकम चालु आ.व २०७६/७७ को कार्यक्रममा समावेश गरी निकास दिने स्वीकृति सम्बन्धमा कुन संस्थालाई कति रकम अनुदान वापत भुक्तानी दिन बाँकी रहेको हो सो को विवरण पेश गर्न लगाई मन्त्रिपरिषद्को अर्को बैठकमा पेश गर्ने।
८. भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजना संचालन सहजीकरणका लागि Steering Committee गठन स्वीकृति गर्ने सम्बन्धमा प्रस्तावसाथ संलग्न Steering Committee को संरचनाको क्रमसंख्या ११ लाई सम्बन्धित मन्त्रालयबाट मनोनित आयोजना स्थलका एकजना महिला सहित दुई जना (सार्वजनिक निजी साझेदारीबाट) भन्ने वाक्यांश राखी परिमार्जन गरी स्वीकृत गर्ने।
९. प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०७६।०४।०८ को निर्णय बमोजिम प्रशासन तथा विधेयक समितिबाट परिमार्जन गरी प्रतिवेदन साथ पेश गरिएको सहकारी नियमावली, २०७६ स्वीकृत गर्ने।
१०. सामाजिक विकास मन्त्रालयको गण्डकी प्रदेशमा समायोजन भई आएका स्वास्थ्य सेवाका एघारौं तहका कर्मचारीहरूको सामाजिक विकास मन्त्रालय अन्तर्गतका स्वास्थ्य सेवाका कार्यालयहरूमा कामकाज गर्न खटाउने।